

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २0७३ को अनुसुचि-१४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ. ब. २०८१/८२ को चौथो त्रैमासिक अवधिको प्रतिवेदन (२०८२ वैशाख, जेष्ठ र आषाढ)

(मिति २०८२/०४/२९ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित)

१. वित्तीय विवरण :

क. आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) वासलात, नाफा-नोक्सान सम्बन्धि हिसाब विवरण धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारीका लागि प्रकाशन गरीएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरू:

१. प्रति शेयर आम्दानी : रु. ३१.०२
२. पी. ई. अनुपात : ३९.८७
३. प्रति शेयर नेटवर्थ : रु. १३५.८४
४. तरलता अनुपात : ९.९२

प्रति शेयर आम्दानी annualized गरीएको ।

२. व्यवस्थापकीय विश्लेषण तथा कार्ययोजनाहरू :

क. कम्पनीले उत्पादन गरी रहेका Golden Oak र Black Oak ले यस Segment मा नेपालको ६६ प्रतिशत बजारको हिस्सा लिएको कम्पनीले अनुमान गरेको छ । आगमी वर्षमा उल्लेखित ब्राण्डको हिस्सा बढ्ती गर्नको लागि कम्पनीले सबदो प्रयास गर्ने कार्यतालिका र योजना समेत बनाएको छ । White Segment मा कम्पनीले उत्पादन गरेको Silver Oak प्रति पनि उपभोक्ताको सकारात्मक प्रतिक्रिया देखा परेको छ । गत वर्षको यसै अवधिको भन्दा १७ प्रतिशतले बिक्री volume वृद्धि गर्न सफल भएका छौं । गत वर्षको यसै अवधिको बिक्री आम्दानी र यस वर्षको बिक्री आम्दानीलाई समग्र रुपमा हेर्दा कम्पनीले १६१ प्रतिशतले बढि नाफा आर्जन गर्न सफल भएको छ ।

ख. कारखानामा Zero Liquid Discharge जडान भएको उद्योगबाट By-Product को रुपमा उत्पादन हुदै आएको Sludge लाई जनावर तथा पशु, पंक्षी, माछा आदिको एक मुख्य कच्चा पदार्थ (Dry Cake) को उत्पादन सुरु भएको कारणबाट उद्योगको वातावरणीय सूचक (Index) मा सुधार हुनको साथ साथै र उत्पादित Dry Cake बिक्रीबाट आम्दानी समेत बढ्न गएको छ । स्प्रिट Plant Automation बाट गुणस्तरीय ENA उत्पादन, उत्पादन लागत कमी र उत्पादित स्प्रिट प्रयोग गरी उत्पादन भएका मदिराहरु गुणस्तरीय हुने र उपभोक्ताहरुको रोजाइमा पर्दै आएकोमा कम्पनी विश्वस्त छ ।

ग. कम्पनीले दोस्रो त्रैमासिक अवधि देखि Malt Distillation Unit बाट Malt Spirit उत्पादन शुरु गरेको र उत्पादित माल्ट स्प्रिट अन्य उद्योगलाई बिक्री वितरण गरी कम्पनीको आम्दानी वृद्धि गर्दै आएको छ । साथै उत्पादित माल्ट स्पीट विभिन्न तापमान भएको क्षेत्रमा म्याचुरेशन गर्ने योजना मुताबिक कार्य भई रहेको छ ।

घ. कम्पनीका उत्पादनहरु प्रस्तुत वर्ष सम्म नेशनल डिष्टिब्युटर्सबाट बिक्रीवितरण गर्दै आएकोमा आगमी वर्षको शुरु देखि नै कम्पनीले सिधै नेपालभर डिष्टिब्युटर्सहरु नियुक्ती गरी आफ्नै बिक्रीतथा मार्केटिङ संयन्त्र मार्फत कार्य गर्ने लक्ष्य लिएको छ । यसबाट कम्पनीले उत्पादन गरेका ब्राण्डहरु मात्रको बिक्रीवितरणमा ध्यान केन्द्रित भई बिक्री आम्दानी बढ्ने अपेक्षा गरीएको छ भने यस कार्यलाई कार्यन्वयन पश्चात भने बजारमा उधारी रकम र कर्मचारीहरुको पारिश्रमिक लागायतको अन्य सेवा सुविधाको रकम भने बढ्न जाने छ ।

ङ. कम्पनीले उपभोक्ताको चाहनालाई मध्य नजर गरी अर्को एक उच्चकोटीको मदिरा आगमी वर्षको प्रथम त्रैमासिक अवधि देखि नै बजारमा बिक्रीवितरणका लागि ल्याउने तयारी गरी रहेको छ ।

च. कम्पनीमा रहेको संचित रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरी कम्पनीका शेयरधनीहरुलाई मुताफा बढि वितरण गर्न सकियोस् भनी लगानी सम्बन्धि नीति संचालक समितिबाट पारित गराई लगानी गर्ने उपयुक्त क्षेत्रहरुको खोजी गरी रहेका छौं ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क. यस कम्पनीलाई विपक्षी बनाई श्रम अदालत काठमाण्डौमा केहि व्यक्तिले नियुक्ती पाउँ भनी कीर्त जालसाजी कागज बनाई मुद्दा दायर गरेकोमा सो विषयमा सम्मानित जिल्ला अदालत पर्सबाट आसीक वादी दाबी पुग्ने ठहराई फैसला भएकोमा सो फैसला उपर कम्पनीले उच्च अदालत, जनकपुरको अस्थायी ईजलास बिरगन्जमा पुनरावेदन गरेकोमा सम्मानित उच्च अदालत, जनकपुर अस्थायी ईजलासबाट समेत जिल्ला अदालतले गरेको फैसलालाई नै सदर हुने गरी निर्णय आए उपर चित्त नबुकि कम्पनीले सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण लगायतको आदेश जारी गरी पाउन रिट मार्फत् निवेदन गरेकोकोमा श्रम अदालतको फैसलालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको र यस त्रैमासिक अवधिमा समेत उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

ख. २०६८ थावणको मु.अ.कर सम्बन्धमा अन्तिम कर निर्धारण आदेश तथा आ.व. २०७२/०७३ को आय विवरण उपर ठूलाकरदाता कार्यालयबाट कर परीक्षणको सिलसिलामा उठान गरेको मु.अ.कर सम्बन्धी विषय र आ.व.२०७४/०७५ को आय विवरण उपर आयकर ऐन, २०५८ को दफा १०२, बमोजिम कर निर्धारण गरी संसोधित कर निर्धारण आदेशहरु प्राप्त भएकोमा सो निर्धारण आदेशबाट लगाएको सोही ऐनको दफा ११७ बमोजिमको शुल्क, दफा ११८ बमोजिमको व्याज र दफा १२० बमोजिमको शुल्क उपर चित्त नबुकि आयकर ऐन,२०५८ को दफा ११५ बमोजिम प्रशासकीय पुनरावलोकन गरेकोमा चित्त नबुकि आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकन गरीएकोमा प्रस्तुत विषयहरुमा हाल सम्म पनि निर्णय भएको जानकारी प्राप्त भएको छैन ।

ग. सर्लाही जिल्ला अर्नाहा वडा नं.२ वस्ने सुभाष शाहले सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम माग गरीएको सूचना उपलब्ध नगराई जिम्मेवारीबाट पन्छिन खोजेकोले कानुन बमोजिम कारवाहि गरी सूचना उपलब्ध गराई पाउँ भनी पुनरावेदन दिएकोमा सो पुनरावेदन उपर यस कम्पनीले लिखित जवाफ राष्ट्रिय सूचना आयोगमा पेश गरी सकेकोमा सो उपर हाल सम्म कुनै सुनवाई भएको जानकारी प्रस्तुत अवधिमा प्राप्त भएको छैन ।

घ. आ.व.२०६१/०६२ को अवधिको मु.अ.कर, अन्तः शुल्क र आयकर सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट फैसलाको लिखित प्रति प्राप्त भएको छ । अन्तः शुल्क सम्बन्धमा यस कम्पनीको माग बमोजिम नै फैसला प्राप्त भएकोले कम्पनीले दाखिला गरेको अन्तः शुल्क, जरिवाना आदि रकम मिलानका लागि सम्बन्धित कार्यालयमा निवेदन समेत दर्ता गराई सकिएको छ । अन्य मु.अ.कर र आयकरको हकमा केहि विषयमा कम्पनीको माग बमोजिम र केही विषयको विरुद्धमा फैसला प्राप्त भएकाले माग विरुद्धका विषयमा न्यायिक पुनरावलोकनका लागि निवेदन दर्ता गरीएकोमा सो निवेदन उपर कार वाहि हुँदा निवेदन उपर दरपिट भएको र उक्त दरपिट उपर सुनवाई नहुने गरी अन्तिम भएकोले सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिमको दायित्व प्रकिन गरी फरछर्छाँट गर्ने कार्यका लागि कम्पनी अगाडि बडि सकेको छ । सो कार्यका लागि सम्मानित सर्वोच्च अदालतबाट उक्त मुद्दा सम्बन्धि सक्कल फाईल सम्बन्धित कर कार्यालयमा उपलब्ध गराउनका लागि प्रयासरत रहेका छौं ।

ङ. यस उद्योगमा कार्यत दुई श्रमिकहरुले मदिरा सेवन गरी कार्यस्थलमा उपस्थित भएको विषयमा नियमानुसार अनुशासन सम्बन्धि कारवाहि गरी सेवाबाट हटाईएकोमा निजहरूको पुनरावेदन सम्मानित श्रम अदालत, काठमाण्डौमा परेको विषयमा निजलाई सेवा बाट हटाउने गरी कम्पनीबाट भएको निर्णयलाई सदर गरी तीन महिनाको पारिश्रमिक क्षतिपुर्ति उपलब्ध गराई दिने गरी निर्णय भएको पूर्णपाठ प्राप्त भएको छ । निर्णय बमोजिमको निजहरूले पाउने भुक्तानी गरीएको छ ।

च. उपरोक्त विषय बाहेक यस त्रैमासिक अवधि सम्ममा कम्पनी, यसका संचालक, संचालक समिति विरुद्ध कोहि कसैले कुनै किसिमको मुद्दा दायरा गरेको जानकारी कम्पनीमा प्राप्त हुन आएको छैन ।

४. यस संस्थाको शेयर कारोवार सम्बन्धी विवरण :

क. खुल्ला बजारको नीति, मूल्य र मान्यता अनुरूप कम्पनीको शेयर कारोवार हुने गरेको छ ।

ख. यस चौथो त्रैमासिक अवधिमा कम्पनीको शेयर कारोबार तपशिल अनुसार भएको देखिन्छ ।

(श्रोत: www.nepalstock.com.np)

अधिकतम् मूल्य	रु. १२८१
न्यूनतम् मूल्य	रु. ११६५
अन्तिम मूल्य	रु. १२३६.५४
कारोबार दिन	६३

५. समस्या तथा चुनौति :

यस अवधिमा कम्पनीले भोगेका समस्या तथा चुनौतीहरु तपशिल बमोजिम रहेका छन् ।

क. बजारमा आर्थिक क्रियाकलाप चलायमान हुने लक्षणहरु देखा परेको भए पनि समग्रमा उपभोक्ताहरु स्वास्थ्य प्रति बढि सजग भएको पाईएको छ । मदिरा सेवन प्रति उपभोक्ताहरु सजग हुदै आएका छन् भने उपभोक्ताहरु पनि उच्चदरमा देश बाहिर बहिगमनले समेत मदिराको उपभोगमा कमि आएकोले बिक्री वितरण वृद्धिमा चुनौति हुन पुगेको छ।

ख. मदिरा उद्योगले आफ्नो उत्पादनको बारेमा उपभोक्तालाई कुनै पनि माध्यमद्वारा जानकारी दिन नपाउने भएकाले उत्पादित वस्तुको गुणस्तर आदिका विषयमा जानकारी आम उपभोगीता सामु पुग्न नसक्नु पनि मदिरा बिक्रीवितरणको चुनौति रहेको छ ।

ग. कच्चा पदार्थहरुको मूल्य वृद्धि, सिमित बजार, आयातित मदिरा, मदिराको उत्पादनमा उच्च प्रतिस्पर्धा, मदिराको मूल्य उच्च रहेको तथा उपभोक्ताको ऋय शक्तिमा समेत कमी भएको कारण चुनौती रहेको कम्पनीले महसुस गरेको छ ।

घ. आफूलाई आर्थिक फाइदा लिने उद्देश्यले केहि उद्योगहरुले यस कम्पनीको जस्तै लेवल, प्लाष्टिकको बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन गर्ने, यस कम्पनीको बोतल प्रयोग गर्ने कार्य गरेबाट कम्पनीको बिक्रीमा प्रभाव पर्न गएको छ । यस्ता क्रियाकलाप विरुद्धमा सम्बन्धित निकायमा उजुरी दिने गरीएको भएता पनि त्यसको कार्यन्वयन हुन समय लाग्ने हुँदा थप चुनौती कम्पनीले सामना गरी रहेको छ ।

ङ. घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नाममा स्थानिय घरेलु मदिराहरु बजारमा बिक्रीवितरणमा आउँदा ठूलो लगानी गरी व्यवस्थीत एवं मर्यादित व्यवसाय गरी रहेका उद्योगहरु धरासायी हुने र नेपाल सरकारको राजश्व समेत गुम्न जाने जोखिम रहेको छ भने घरेलु मदिरा ब्राण्डिडका नाममा हुने कारोवार लाई व्यवस्थीत गर्न र करको दायरामा ल्याउन साथै मदिरा उद्योगमा भएको करोडी लगानीलाई सुरक्षित गर्ने विषयमा यस उद्योगले नेपाल सरकारलाई राय सुझाव समेत उपलब्ध गराउँदै आएका छौं ।

च. मदिरा बिक्रीवितरणको कम्पमा हुने वास्तविक आय आर्जन बढाउने कार्यमा भएको खर्चलाई अमान्य हुने गरी कर परीक्षण गर्ने कार्य हुने गरेकोले उद्योगहरु करको दोहोरो मारमा परेका छन् । उद्योगबाट उत्पादन भएका वस्तुहरु बिक्री वितरणको कम्पमा भएको विविध वास्तविक खर्चहरुलाई अमान्य गर्दा उद्योगहरु धरासायी हुने अवस्था देखा परेको छ ।

६. संस्थागत सुशासन :

अधिल्ला त्रैमासिक अवधिमा जस्तै कम्पनीले स्वतन्त्र रुपमा लेखा परीक्षक नियुक्त गरी लेखा परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको, कारखानामा उत्पादन हुने बस्तुहरु अन्तः शुल्क ऐन, नियमावली, निर्देशिका, मदिरा ऐन, नियम बमोजिम आम्दानी तथा खर्च लेखि दैनिक रुपमा खटिएका अन्तः शुल्क निरिक्षकको प्रत्यक्ष निगरानीमा कार्य गर्दै आएको, आन्तरिक रुपमा उद्योगको उत्पादन, बिक्री विरतणको परिमाण, मौज्जात सामानहरु लगायत समय समयमा उच्च व्यवस्थापनका कर्मचारीबाट चेक, जाँच गरीदै आएको, कच्चा पदार्थहरुको नीरीक्षण एवं विश्लेषण गर्ने गरीएको, कम्पनीको आर्थिक कारोवारलाई व्यवस्थित, मर्यादित र पारदर्शि बनाउने कार्यमा अनलाईन बिलिङ पद्धती, खरिद गरीने वस्तुहरुको मूल्य, गुणस्तर आदिको अध्ययन, अनुशन्धान, परीक्षण गरेर मात्र खरिद गर्ने, उद्योग रहेको क्षेत्र, स्थानीय निकायहरु सँगको सम्बन्ध सुमधुर कायम राख्न र वातावरण मैत्री कार्य र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई निरन्तरता दिएको, उत्पादकत्वमा वृद्धि र गुणस्तर कायम गर्नका लागि आधुनिक प्रविधियुक्त मेसिन जडान गर्ने र उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, मूल्य आदिलाई सुक्ष्म रुपले अध्ययन गर्ने गरीएको साथै सके सम्म गुणस्तर र उत्पादन लागत कम गर्नका लागि गुणस्तरीय वस्तुको कम मूल्यमा खरिद गर्ने कार्य गर्दै आएको जानकारी गराउदछौं । उद्योगले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा निर्वाह गर्नु पर्ने कर्तव्यलाई ध्यानमा राखी आवश्यक एवं गर्नु पर्ने कामको पहिचान गरी स्थानीय निकायको समन्वयमा विभिन्न शिर्षक अन्तर्गत छुट्याईएको रकमबाट ऐन, नियमले निर्देशन गरेका शिर्षकमा अधिकतम् कार्य गरी समाज प्रतिको जिम्मेवारी वहन गर्ने कार्य गरी रहेका छौं । यस्तो कार्यबाट कम्पनीको छ्याति र पहिचानमा वृद्धि हुने छ भन्ने कम्पनी विश्वस्त रहेको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

यस प्रतिवेदन अवधिको उल्लेखित विवरणहरुको स्पष्टता र सत्यता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन चाहन्छु । मैले जाने दुर्भे सम्म यस प्रतिवेदनका विवरणहरुमा कुनै पनि सत्य, तथ्य लुकाईएको छैन । कम्पनीले आफूना लगानीकर्ताहरुलाई सू-सूचित गराउनका लागि सम्पूर्ण आर्थिक विवरण तथा जानकारीहरु पारदर्शी हुने गरी यस प्रतिवेदनमा प्रकाशन गरेको जानकारी गराउँदछु । साथै यस कम्पनीले चालेका कदममा प्रत्यक्ष रुपमा यस व्यवसाय संग सम्बन्धित पक्षहरु, लगानीकर्ताहरु तथा यस कम्पनीका शुभ चिन्तकहरुबाट समेत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा व्यवसाय वृद्धिका कार्यमा उपयुक्त सहयोगको अपेक्षा गरेको छु ।

Unaudited Statement of Financial Position as on 32nd Ashadh 2082

Particulars	This Quarter End (Rs.)	Previous Quarter End (Rs.)	Corresponding Previous Year Quarter End (Rs.)
ASSETS			
NON-CURRENT ASSETS			
a) Property, Plant and Equipment	937,111,526	752,279,316	484,887,884
b) Capital work-in-progress	7,431,081	183,850,064	311,430,554
c) Intangible Assets	931,405	1,249,475	1,059,857
d) Right to Use Assets	22,637,053	24,006,931	12,635,108
e) Investments	111,200,000	111,100,000	101,100,000
f) Advance for Investment	-	-	10,000,000
g) Other Non-Current Assets	62,448,973	40,553,093	43,714,724
Total Non-Current Assets	1,141,760,038	1,113,038,879	964,828,127
CURRENT ASSETS			
a) Inventories	591,340,897	577,037,886	326,155,027
b) Financial Assets			
Trade Receivables	1,562,054	35,413,359	216,303
Cash and Cash Equivalents	1,611,824,576	1,841,506,606	1,239,202,925
Other Bank Balances	1,100,000,000	1,100,000,000	1,000,000,000
Other Financial Assets	8,922,508	9,421,027	14,488,612
c) Other Current Assets	117,577,544	89,806,586	87,372,232
Total Current Assets	3,431,227,579	3,653,185,463	2,667,435,099
TOTAL ASSETS	4,572,987,617	4,766,224,342	3,632,263,226
EQUITY AND LIABILITIES			
EQUITY			
a) Equity			
Share Capital	3,073,401,812	3,073,401,813	2,672,523,315
b) Other Equity			
Reserves and Surplus	1,101,653,234	887,631,127	682,894,227
Total Equity	4,175,055,046	3,961,032,940	3,355,417,542
NON-CURRENT LIABILITIES			
a) Financial Liabilities			
Borrowings	-	-	-
Lease Payables	20,149,209	23,733,813	12,405,204
b) Deferred Tax Liabilities	31,888,086	30,015,328	28,943,492
Total Non-Current Liabilities	52,037,295	53,749,141	41,348,696
CURRENT LIABILITIES			
a) Financial Liabilities			
Borrowings	-	-	-
Trade Payables	98,118,803	302,880,522	1,281,373
Other Financial Liabilities	73,029,031	186,662,317	30,699,488
Lease Payables	4,686,172	2,043,827	66,223,077
b) Other Current Liabilities	161,260,012	225,586,670	136,157,297
c) Current Tax Liabilities (Net)	8,801,258	34,268,925	1,135,753
Total Current Liabilities	345,895,276	751,442,261	235,496,988
TOTAL EQUITY AND LIABILITIES	4,572,987,617	4,766,224,342	3,632,263,226

Unaudited Statement of Profit or Loss and Other Comprehensive Income for the Quarter Ended on 32nd Ashadh 2082

Particulars	Upto This Quarter (Rs.)	Upto Previous Quarter (Rs.)	Upto Corresponding Previous Year Quarter (Rs.)
Gross Revenue from Operations	7,201,150,896	5,358,392,726	4,155,236,993
Less: Excise Duties	3,492,436,707	2,573,301,585	2,073,739,995
Net Sales Revenue	3,708,714,189	2,785,091,141	2,081,496,998
Less: Cost of Goods Sold	1,323,621,151	997,004,576	737,051,029
Less: Manufacturing Expenses	216,423,278	157,492,547	121,157,047
Gross Profit	2,168,669,760	1,630,594,018	1,223,288,922
Employee Benefit Expenses	308,162,792	228,219,235	190,033,598
Administration and Other Expenses	113,754,704	74,867,798	71,521,720
Selling and Distribution Expenses	457,585,549	340,750,971	478,503,632
Operating Profit	1,289,166,715	986,756,014	483,229,972
Non Operating Income	66,945,023	54,090,827	66,384,021
Depreciation and Amortisation	65,526,412	46,581,587	52,193,107
Finance Costs	1,895,991	1,284,323	1,343,656
Profit Before Tax	1,288,689,335	992,980,931	496,077,230
Income Tax Expenses	335,425,667	253,739,372	131,028,500
Profit for the Year	953,263,668	739,241,559	365,048,730
Other Comprehensive Income			
Items that will not be reclassified to profit or loss:			
(i) Remeasurements of Defined Benefit Obligations	-	-	-
(ii) Income tax credit/(charge) relating to these items	-	-	-
Other Comprehensive Income	-	-	-
Total comprehensive income for the year	953,263,668	739,241,559	365,048,730
"Earning per equity share (face value of Rs. 100 each)"			
Basic EPS*	31.02	32.08	11.88
Diluted EPS*	31.02	32.08	11.88

Other Financial Ratios

PE Ratio	39.87	37.28	116.52
Net Worth Per Share	135.84	128.89	125.55
Liquidity Ratio	9.92	4.87	11.33

Notes:

- Account heads have been re-grouped/re-classified wherever necessary so as to comply with the Nepal Financial Reporting Standards (NFRS)

- EPS has been annualized wherever necessary

- Corresponding Previous Year's Basic & Diluted EPS has been restated to reflect the effect of issuance of Bonus Shares



हिमालयन डिस्टिलरी लिमिटेड, विरगञ्ज महानगरपालिका वडा नं. – २१, लिपनि विर्ता, पर्सा, नेपाल

